

Jer

Chapter 14

Nepali Interlinear

Reference: Nepali ERV

1 אֲשֶׁר הָיָה דְבַר-יְהוָה אֵל-יִרְמְיָהוּ עַל-דְּבַר הַבְּצֻרוֹת:
 जी आयो वचन परमप्रभुको — विषयमा कुराहरू खडेरीको
 H1961 H1697 H3068 H0413 H3414 H1697 H1226

खडेरीको बारेमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो:

2 אֲבִלָה יְהוּדָה וְשַׁעֲרֵיהָ אֲמָלָלוּ וְקָדְרוּ לְאָרֶץ וְצוֹחַת יְרוּשָׁלַם וְעֹלְתָה:
 शोक-गर्छ यहुदाले र-यसका-ढोकाहरू थकित-भए कालो-भए भूमिमा र-चित्कार यरूशलेमको माथि-उठ्यो
 H0056 H3063 H8179 H0535 H6937 H0776 H6682 H3389 H5927

“यहुदा शोक गर्छ, उसको प्रवेशद्वारहरू कमजोर भएको छन्। मानिसहरू भूइँमा लडेर शोक मनाउँछन् अनि यरूशलेमको चित्कार आकासिन्छ।

3 וְאֲדַרְיָהֻם שָׁלַחוּ [צַעֲוִרֵיהֶם] (צַעֲוִרֵיהֶם) לְמַיִם בְּאוֹ עַל-גְּבִים
 र-तिनीहरूका-प्रभुहरूले पठाए — आफ्ना-सेवकहरूलाई पानीको-लागि तिनीहरू-आए खालडोहरूमा
 H0117 H7971 H6810 H6810 H4325 H0935

4 לֹא-מִצְאוּ מַיִם שָׁבוּ כְּלֵיהֶם רִיקִים בְּשׁוֹ וְהַכְּלָמוּ וְחָפוּ רֹאשָׁם:
 पानि पाएनन् — तिनीहरू-फर्के तिनीहरू-फर्के रिक्तै लज्जित-भए र-अपमानित-भए आफ्नी-शिर
 H3808 H4672 H4325 H7725 H3627 H7387 H0954 H3637 H2645

मानिसहरूका नायकहरूले आफ्ना नोकरहरूलाई पानी लिनुलाई पठाए। नोकरहरू इनारमा गए तर तिनीहरूले पानी पाएनन्। नोकरहरू रिक्तो जगहरू लिएर फर्की आए। यसकरण तिनीहरू लज्जित अनि अपमानित भए। तिनीहरूले लाजले आफ्नो अनुहार लुकाए।

4 בְּעִבּוֹר הָאָדָמָה כִּי לֹא-יָהָה וְעֹזֹב כִּי לֹא-יָהָה אֲכָרִים חָפוּ
 कारणले भूमि डराई-भयो किनकि परेन भएन वर्षा देशमा लज्जित-भए किसानहरू छोपे
 H5668 H0127 H2865 H3808 H1961 H1653 H0776 H0954 H0406 H2645

רֹאשָׁם:
 आफ्नी-शिर

अनावृष्टि भएको कारण किसानहरूले खेतमा हलो जोतेनन्। यसर्थ तिनीहरूले लाजले आफ्नो मुख छोपे।

5 כִּי-נָם-אֵילָת בְּשָׂרָה יְלִדָה וְעֹזֹב כִּי לֹא-יָהָה הָיָה דְשָׁא:
 किनकि यहाँ-सम्म मृगीले मैदानमा जन्म-दिइ त्याग्यो किनकि थिएन घाँस
 H1571 H0365 H3205 H1961 H1653 H0776 H1877 H1961

माऊ मृगले सम्म आफूले भखर जन्माएको पाठा-पाठीहरू छोडछे। त्यहाँ घाँस नभएकोले त्यसले त्यसो गरकी हो।

6 וּפְרָאִים עֲמְדוּ עַל-שְׂפֹיִם שְׂאֵפוּ רוּחַ כְּתָנִים כָּלוּ עֵינֵיהֶם
 र-जंगली-गधाहरू उभिए — उजाड-टाकुराहरूमा हाप्ने हावा स्यालहरूझैं थकित-भए तिनीहरूका-आँखा
 H6501 H5975 H8205 H7307 H3615

כִּי-אֵין עֵשֶׁב:
 किनकि छैन घाँस
 H0369 H6212

जंगली गधाहरूले स्यालहरूले झैं पहाडमा उभिएर हावा लिदैछन्। चर्ने खकमा हरियो नभएको कारण तिनीहरूको आँखा तिर्मिराउँछन्।”

7 אִם- עֲוִינוּ הָאֱמוּנָה עָנָו עָנָו חָנוּן יְהוָה עֲשָׂה לְמַעַן שָׁמַר כִּי-
 यद्यपि हाम्ना-पापहरूले हाम्रो-विरुद्ध हाम्रो-विरुद्ध-साक्षी-दिन्छन् हाम्रो-विरुद्ध-साक्षी-दिन्छन् हाम्रो-विरुद्ध-साक्षी-दिन्छन्
 H5771 H3068 H4616 H8034

רָבוּ מְשׁוֹבְתֵינוּ לָךְ חָטְאָנוּ
 धेरै-छन् हामीले-पाप-गर्यौं हामीले-पाप-गर्यौं
 H7231 H4878 H2398

“हे परमप्रभु! हाम्रो अर्थ मेले हामीलाई देखे तापनि आफ्नो नाउँको गौरवका निम्ति केही गर्नु होस्। हामी भन्छौ कि हामीले धेरै पल्ट तपाईंलाई त्यागेका हौं अनि तपाईंको विरुद्ध पापहरू गरेका छौं।

8 מְקוֹה יִשְׂרָאֵל מוֹשִׁיעוֹ בְּעֵת צָרָה לְמַה קִּיַּן תְּהִיָּה כִנָּר בְּאַרְצוֹ וּכְאֶרֶץ
 आशा इस्राएलको त्यसको-उद्धारक संकटको-समयमा — किन तपाईं-हुनुहुन्छ परदेशीय देशमा र-यात्रीय
 H3478 H6256 H4100 H1961 H1616 H0776 H0732

נִטְּהָ לְלַוֵּן:
 बिल्हे रात-काट्न
 H5186

हे परमेश्वर! तपाईं इस्राएलको आशा हुनुहुन्छ। संकटको समयमा धेरै चोटी तपाईंले इस्राएललाई बचाउनु भएको छ। तर अहिले यस ठाउँमा तपाईं विदेशी छौं देखिनु हुन्छ। तपाईंलाई रात बिताउने यात्री छौं लाग्छ।

9 לְמַה יְהוָה כְּאִישׁ נִדְחָם כְּגֹבֵר לֹא- יוֹכֵל לְהוֹשִׁיעַ וְאֵתָה בְּקִרְבָּנוּ
 किन तपाईं-हुनुहुन्छ मानिसझैं स्तब्ध योद्धाजै जसले सक्दैन तर-तपाईं हाम्रो-बिचमा-हुनुहुन्छ
 H4100 H1961 H0376 H1724 H1368 H3808 H3201 H3467

יְהוָה עָלֵינוּ נִקְרָא אֵל- תַּנְחֵנוּ:
 परमप्रभु हाम्रो-माथि बोलाइन्छ नहो हामीलाई-त्यागुहोस्
 H3068 H8034 H7121 H0408 H3240

किन तपाईं भ्रममा परेको मानिस छौं देखिनु हुन्छ? तपाईंले कसैलाई पनि बचाउनु हातमा नरहेका सेना छौं हुनुहुन्छ। तर हे परमप्रभु, तपाईं हाम्रो साथमा हुनुहुन्छ। हामी तपाईंको नाउँले बोलाइन्छौं। हामीलाई असहाय नछोड्नु होस्।”

10 כֹּה- אָמַר יְהוָה לְעַם הַזֶּה יוֹהָבֵנוּ לְנוֹעַ רְגִלֵיהֶם לֹא
 यस्तो भन्नुभयो परमप्रभुले परमप्रभुले जनतालाई यो तिनीहरूले-मन-पराईन् यसरी-नै यो तिनीहरूले-मन-पराईन् तिनीहरूले-मन-पराईन्
 H3541 H0559 H3068 H2088 H0157 H5128 H3808 H7272

חָשְׁבוּ וַיְהִיָּה לָא רָצוּם עֲתָה יִזְכָּר עֲוֹנֵם וַיִּפְקֹד חַטָּאתָם:
 — र-परमप्रभुले स्वीकारनुभएन तिनीहरूलाई तिनीहरूलाई तिनीहरूको-अधर्म सझ्झनेछ अब तिनीहरूको-पापहरू
 H2820 H3068 H3808 H7521 H6258 H2142 H5771

○
—

यसर्थ परमप्रभुले मानिसहरूलाई भन्नुहुन्छ। “तिनीहरूले मलाई त्यागु र टाढा जान मन पराउँछन्। मलाई त्यागु तिनीहरू आफैलाई रोक्दैनन्। यही कारणले परमप्रभुले तिनीहरूलाई स्वीकार गर्नु भएन। होइन, परमप्रभुले तिनीहरूको दुष्टकर्म स्मरण गर्नुहुन्छ र तिनीहरूको पापले गर्दा सजाय दिनु हुनेछ।”

11 וַיֹּאמֶר יְהוָה אֵלַי אֵל- תְּפַלֵּל בְּעַד- הָעָם הַזֶּה לְטוֹבָה:
 र-भन्नुभयो मलाई मलाई परमप्रभुले नहो प्रार्थना-गर तिनीहरूको-लागि योको-लागि जनता —
 H0559 H3068 H0413 H0408 H6419 H1157 H2088

तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, यी मानिसहरूको लागि मलाई प्रार्थना नगर।

יְעֹלֶה	וְכִי	רִנָּתָם	אֶל-	שְׁמֹעַ	אֵינִי	יִצְמוֹ	כִּי
तिनीहरूले-चढाउन्छन्	र-जब	तिनीहरूको-पुकार	—	—	म-सुन्दिनेँ	तिनीहरूले-उपवास-बसे-पनि	किनकि
H5927		H7440	H0413	H8085	H0369	H6684	

מִכְלָה	אָנֹכִי	וּבְרָכָר	וּבְרָעַב	בְּחֹרֵב	כִּי	רָצָם	אֵינִי	וּמְנַחָה	עָלָה
नष्ट-गर्दैछु	म	र-महामारीले	र-अनिकालले	तरवारले	किनकि	तिनीहरूलाई	म-स्वीकारदिनेँ	र-अन्नबलि	होमबलि
H3615	H0595	H1698	H7458	H2719		H7521	H0369	H4503	

ס : אֲתָם
— तिनीहरूलाई
[H0853](#)

यहूदाका मानिसहरूले उपवास गर्न सक्लान अनि मलाई प्रार्थना गर्लान, तर म तिनीहरूका प्रार्थनाहरू सुन्ने छैन। यदि तिनीहरूले होमबली र अन्नबलि चढाए तापनि म ती मानिसहरूलाई स्वीकार गर्ने छैन। म यहूदाका मानिसहरूलाई युद्धले ध्वंस गर्ने छु। म तिनीहरूका भोजन लागिदिने छु, अनि यहूदाका मानिसहरू भोको हुनेछन। अनि म तिनीहरूलाई डरलाग्दो रोगहरूले विनाश गरी दिनेछु।”

חָרַב	תָּרָאוּ	לֹא-	לָהֶם	אֲמָרִים	הַנְּבִאִים	הִנֵּה	יְהוָה	אֲרָנִי	אֶחָה	וְאָמַר
—	देख्नेछैनौ	तरवार	तिनीहरूलाई	भन्दैछन्	अगमवक्ताहरूले	हेर्नुहोस्	परमेश्वर	परमप्रभु	हाय	र-मैले-भनेँ
H2719	H7200	H3808		H0559	H5030	H2009	H3069	H0136	H0162	H0559

ס	הָזָה:	בְּמִקּוֹם	לָכֵם	אֲתָן	אֲמַת	שְׁלוֹם	כִּי-	לָכֵם	יְהוָה	לֹא-	וְרָעַב
—	यो	ठाउँमा	तिमीहरूलाई	म-दिनेछु	साँचो	शान्ति	किनकि	तिमीहरूलाई	—	हुनेछैन	र-अनिकाल
	H2088	H4725		H5414	H0571	H7965		H1961	H3808	H7458	

तर मैले परमप्रभुलाई भनेँ, “हे परमप्रभु मेरो मालिक! अगमवक्ताहरूले तिनीहरूलाई भन्दैछन्, ‘तिमीहरूलाई शत्रुहरूको तरवारले चोट लाग्ने छैन। तिमीहरू अनिकाल ग्रस्त हुनेछैनौ। परमप्रभुले तिमीहरूलाई यस भूमिमा शान्ति प्रदान गर्नु हुनेछ।”

וְלֹא	וְיִאמְרוּ	יְהוָה	אֵלַי	שָׁקַר	הַנְּבִאִים	נְבִאִים	בְּשִׁמִּי	לֹא	שְׁלַחְתִּים	וְלֹא
र	र-भन्नुभयो	परमप्रभुले	मलाई	झूटो	अगमवक्ताहरूले	अगमवाणी-गर्दैछन्	मेरो-नाममा	मैले	पठाएको-छेनेँ	र
H3808	H0559	H3068	H0413	H8267	H5030	H5012	H8034	H3808	H7971	H3808

—	צְוִיָּתִים	וְלֹא	דְּבָרַי	אֲלֵיהֶם	חֲזוֹן	שָׁקַר	וְקֹסֶם	וְאוֹלֹל	וְאוֹלֵל	וְאוֹלֵל
—	आज्ञा-दिएको-छेनेँ	र	बोलेको-छेनेँ	तिनीहरूलाई	दर्शन	झूटो	र-जोतिष	—	र-मूर्तिपूजा	—
	H6680	H3808	H1696	H0413	H2377	H8267	H7081	H0434	H0457	

ס : לָכֵם
— तिमीहरूलाई
מְתַנְּבִאִים : אֲתָם
— अगमवाणी-गर्दैछन्
H5012
הַמָּה : הַמָּה
— तिनीहरूले
H1992
לָכֵם : לָכֵם
— आपनो-हृदयको
H8649

तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया! अगमवक्ताहरूले मेरो नाउँमा झूटो प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाइन। मैले तिनीहरूलाई न आदेश दिएँ न त तिनीहरूसित बात नै मारें। ती अगमवक्ताहरूले झूटो दर्शन, महत्वहीन मन्त्र-तन्त्र कुराको र तिनीहरूका आफ्नै भूल विचारहरू तिमीहरूलाई दिइरहेका छन्।

לָכֵן	כֹּה-	אָמַר	יְהוָה	עַל-	הַנְּבִאִים	הַנְּבִאִים	בְּשִׁמִּי	וְאֵנִי	לֹא-
त्यसकारण	यसो	भन्नुहुन्छ	परमप्रभुले	—	अगमवक्ताहरू	जो-अगमवाणी-गर्छन्	मेरो-नाममा	र-मैले	पठाएको
	H3541	H0559	H3068		H5030	H5012	H8034	H0589	H3808

וּבְרָעַב	בְּחֹרֵב	הָאֵת	בְּאֶרֶץ	יְהוָה	לֹא	וְרָעַב	חָרַב	אֲמָרִים	וְהִמָּה	שְׁלַחְתִּים
र-अनिकालले	तरवारले	यो	देशमा	—	हुनेछैन	र-अनिकाल	तरवार	भन्दैछन्	र-तिनीहरूले	छेनेँ
H7458	H2719	H2063	H0776	H1961	H3808	H7458	H2719	H0559	H1992	H7971

יְתִמּוֹ : הַמָּה
— तिनी-नै
H1992
הַנְּבִאִים : הַנְּבִאִים
— अगमवक्ताहरू
H5030
יְתִמּוֹ : יְתִמּוֹ
— सिद्धिनेछन्
H8552

यसकारण यस्तै अगमवक्ताहरूको बारेमा भन्छु कि तिनीहरूले मेरो नाउँमा प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाएको होइन। ती अगमवक्ताहरूले भने, ‘कुनै शत्रुले पनि आफ्ना तरवारहरूसित यस राज्यमा कहिले आक्रमण गर्ने छैन। यस देशमा कोही पनि कहिल्यै भोको रहने छैन।’ ती अगमवक्ताहरू भोकले मर्नेछन् अनि शत्रुको तरवारद्वारा मारिने छन।

וּמַפְנֵי कारणले	יְרוּשָׁלַם यरूशलेमका	בְּחֻצוֹת गल्लीहरूमा	מִשְׁלָכִים पयाकिएका	יְהִינוּ फालिनेछन्	לָהֶם तिनीहरूलाई	נִבְּאִים अगमवाणी-गरे	הָמָה तिनीहरूले	אֲשֶׁר- जसलाई	וְהָעַם र-जनता
H6440	H3389	H2351	H7993	H1961	H1992	H5012	H1992		
וּשְׂפָכְתִּי र-म-खन्नेछु	וּבְנֵי הָעָם र-छोरीहरू	וּבְנֵי הָעָם छोराहरू	נְשֵׂי הָעָם पत्नीहरू	הָמָה तिनीहरू	לְחֻמָּה तिनीहरूलाई	מִקְבָּר गाइने	וְאִין र-कोही-छैन	וְהַחֲרִב र-तरवारको	הָרָעִב अनिकालको
H8210	H1323		H0802	H1992	H1992	H6912	H0369	H2719	H7458
							רַעְתָּם: तिनीहरूको-दुष्टता	אֶת- —	עַל־יְהִי तिनीहरूमाथि
								H0853	

जुन मानिसहरूसित अगमवक्ताहरू बोले तिनीहरूलाई यरूशलेमको गल्लीमा पयाकिनेछ। ती मानिसहरू भोक र तरवारद्वारा शेष हुनेछन्। त्यहाँ तिनीहरूलाई दफन गर्नेहरू केही पनि हुने छैन, तिनीहरूका पत्नीहरू अथवा तिनीहरूका छोरा-छोरीहरू पनि हुनेछैनन्। म तिनीहरूलाई तिनीहरूका दुष्ट कर्महरूका निम्ति दण्ड दिनेछु।

וְאֶל- र-नरोक्नुपर्दैन	וְיוֹמָם र-दिन	לַיְלָה रात	דְּמַעָּה आँसु	עֵינַי मेरा-आँखाहरूले	תִּרְדְּנָה झर्नेछन्	הָיָה यो	הַדְּבָר वचन	אֶת- —	אֲלֵיהֶם तिनीहरूलाई	וְאֶמְרָתָּ र-भन
H0408	H3119	H3915	H1832		H3381	H2088	H1697	H0853	H0413	H0559
מֵאֵד: अत्यन्तै	נִחֲלָה निको-गहरो	מִכָּה घाउले	עֵינַי मेरा-जनहरूको	בֵּת- छोरी	בְּתוּלָתָּ कुमारी	נִשְׁבָּרָה विनाश-भयो	גָּדוֹל ठूलो	שִׁבְרָה विनाश	כִּי- किनकि	תְּדַמִּינָה —
H3966		H4347		H1323	H1330	H7665		H7667		H1820

“तिनीहरूमा यी वचनहरू घोषणा गर: ‘मेरा आँखाहरू आँसुले भरिएका छन्। रात दिन मेरा आँसु बगिरहन् छन्। म मेरा मानिसहरूको महाध्वंस र तिनीहरूको गहिरो चोटहरूको लागि लगातार रात-दिन रोइरहेको छु।”

וְהָיָה र-हेनुहोस्	הָעִיר शहरमा	בְּאָתֵי म-पर्सै	וְאִם र-यदि	תָּרַב —	תִּלְלִי- तरवारले-मारिएकाहरू	וְהָיָה र-हेनुहोस्	הַשָּׂדָה मैदानमा	וַיִּצְאָתִי म-निस्कें	אִם- यदि		
H2009		H0935		H2719		H2009		H3318			
וַיִּדְעוּ: जान्दैनन्	וְלֹא र	אֶרֶץ देशमा	אֶל- —	סָחֲרוּ भउंताछन्	כֹּהֵן पुजारी	גַּם- र	נְבִיא अगमवक्ता	גַּם- —	כִּי- किनकि	רָעִב —	תִּחְלוּאֵי अनिकालका-रोगीहरू
H3045	H3808	H0776	H0413	H5503	H3548	H1571	H5030	H1571		H7458	H8463

ס

—

यदि म देशभित्र गएँ भने म तरवारद्वारा मारिएका मानिसहरू देख्छु। यदि म शहरभित्र पर्सै भने म बिरामीहरू जसको खाने कुराहरू छैन तिनीहरूलाई देख्छु। पूजाहारीहरू र अगमवक्ताहरू त्यही भूमिबाट जान्छन् तर तिनीहरूले बुझ्दैनन्।”

מִמִּוֶּע किन	נִפְשָׁה तपाईंको-प्राणले	נִעְלָה घृणा-गर्नुभयो	בְּצִיּוֹן सियोनलाई	אִם- वा	יְהוּדָה यहुदालाई	אֶת- —	מֵאֲסֹתָ त्यागुभयो	הַמָּאֵס के-तपाईंले-पूर्ण-रूपमा	
H4069	H5315	H1602	H6726		H3063	H0853			19
מִרְפָּא निकोको	וּלְעֵת र-समयमा	טוֹב भलो	וְאִין तर-छैन	לְשָׁלוֹם शान्तिको	קָנָה हामीले-पर्खियो	מִרְפָּא निको	לָנוּ हाम्रो-लागि	וְאִין र-छैन	הַכִּיָּתָנוּ हामीलाई-प्रहार-गर्नुभयो
H4832	H6256		H0369	H7965		H4832		H0369	H5221
								בְּעֵתָהּ: त्रास	וְהָיָה र-हेनुहोस्
								H1205	H2009

हे परमप्रभु, के तपाईंले यहुदा राज्यलाई सम्पूर्णरूपले त्यागु भयो? हे परमेश्वर, के तपाईंले सियोनलाई घृणा गर्नुहुन्छ? तपाईंले यस्तो प्रकारले हामीलाई घात गर्नुभयो कि फेरि हामी ठीक हुन सक्तौं। हामी शान्तिको प्रतीक्षा गरिरहेका छौं, तर कुनै लाभ भएको छैन। हामी निको हुने समय पर्खिरहेका छौं, तर त्रास मात्र पो आउँछ।

לָךְ: तपाईं-विरुद्ध	הַטָּאֲנוּ हामीले-पाप-गर्यो	כִּי किनकि	אֲבוֹתֵינוּ हाम्रा-पितृहरूको	עֲוֹן अधर्म	רָשָׁעֵנוּ हाम्रो-दुष्टता	יְהוָה परमप्रभु	יִדְעֵנוּ हामीले-जान्दछौं		20
	H2398		H0001	H5771	H7562	H3068	H3045		

हे परमप्रभु, हामी जान्दछौ कि हामी दुष्ट मानिसहरू हौं। हामी जान्दछौ कि हाम्रा पिता-पुर्खाहरूले अधर्म कामहरू गरे। हो, हामीले तपाईंको विरुद्ध पाप गर्यौं।

זָכַר	כְּבוֹדְךָ	כִּסֵּא	הַגְּבֹל	אֵל-	שְׁמֶךָ	לְמַעַן	הַנְּאִין	אֵל-	21
सम्झनुहोस्	तपाईंको-महिमाको	सिंहासन	अपमान-गर्नुहोस्	नहो	तपाईंको-नामको	खातिर	तिरस्कार-गर्नुहोस्	नहो	
H2142	H3519	H3678		H0408	H8034	H4616	H5006	H0408	

אֶתְּנוּ:	בְּרִיתְךָ	תִּפְרָר	אֵל-
हाम्रोसँगको	तपाईंको-करार	तोड्नुहोस्	नहो
H0854	H1285		H0408

हे परमप्रभु, तपाईंको नाउँको लागि हामीलाई तिरस्कार नगर्नुहोस्। महिमामय सिंहासनमाथि अपमान नल्याउनु होस्। हामीसित रहेको तपाईंको करार भंग नपार्नुहोस्।

אֶתְּהָ-	הָאֵל	רַבִּים	יָתֵנוּ	הַשָּׁמַיִם	וְאֵם-	מִנְשָׁמַיִם	הַגּוֹיִם	בְּהַבְלִי	הַיֵּשׁ	22
तपाईं-नै	के	झरीहरू	दिन्छ	आकाशले	वा	वर्षा-दिने	—	जातिहरूका-व्यर्थ-मूर्तिहरूमा	के-छ	
	H3808	H7241	H5414	H8064		H1652		H1892	H3426	

אֵלֶּה:	כָּל-	אֶת-	עָשִׂיתָ	אֶתְּהָ	כִּי-	לֵךְ	וְנִקְוָה-	אֵלֵינוּ	יְהוָה	הָאֵל
—	यी-सबै	—	बनाउनुभयो	तपाईंले-नै	किनकि	तपाईंमा	र-हामीले-आशा-गर्छौं	हाम्रा-परमेश्वर	परमप्रभु	उहाँ
H0428	H3605	H0853						H0430	H3068	H1931

פ
—

विदेशी मूर्तिहरूसँग पानी पार्ने शक्ति छैन। आकाशले पानी वर्षाउने शक्ति पाउँदैन। हे परमप्रभु, हाम्रा परमेश्वर! तपाईं नै हाम्रो आशा हुनुहुन्छ। तपाईं मात्र एकजना हुनुहुन्छ जसले यी सब कर्महरू गर्नुसक्छ।